

स्थानीय तह समन्वय परिषद्को पहिलो बैठक

मिति: २०७७/०५/२५

जोमसोम, मुस्ताङ

निर्णयहरू

१. स्थानीय तह समन्वय परिषद् बैठक (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ स्वीकृत गर्ने ।
२. मुस्ताङ जिल्लाको समग्र तथा सन्तुलित विकासको लागि सबै स्थानीय तहहरूले संयुक्त पहलकदमी लिने ।
३. कोभिड- १९ को कारणबाट ज्यान गुमाउन पुगेका सबै नेपाली नागरिकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै कोभिड- १९ को संक्रमण भएका सबै नेपाली नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने । साथै, यस वर्षको वर्षा याममा बाढी, पहिरोको कारणबाट ज्यान गुमाउन पुगेका सबै नेपाली नागरिकहरूप्रति श्रद्धान्जली व्यक्त गर्ने, शोक संतप्त_परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने र बाढी पहिरोका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।
४. हालसम्म मुस्ताङ जिल्लामा कोभिड- १९ को संक्रमण हुन नदिनको लागि क्रियाशिल सबै स्थानीय तहहरू, स्थानीय प्रशासन समेत सम्बद्ध सबै संघ संस्था र नागरिकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आउँदा दिनहरूमा मुस्ताङ जिल्लामा कोभिड १९ को संक्रमण हुन नदिन सबै स्थानीय तहहरूले एकीकृत रूपमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने ।
५. कोभिड १९ को संक्रमण हुन नदिन मुस्ताङ जिल्लामा प्रवेश गर्ने नागरिकहरूलाई क्वारिन्टिनमा राख्नको लागि सबै गाउँपालिकाहरूले स्वास्थ्य प्रोटोकल बमोजिमको व्यवस्थित क्वारिन्टिन निर्माण गर्ने । यस सम्बन्धमा स्थानीय प्रशासन, चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूसँग समितिका सदस्यहरूले थप छलफल गरी निर्णय लिने ।
६. मुस्ताङ जिल्लाको विद्युत वितरण निकै अनियमित भईरहेको विद्यमान अवस्थामा विद्युत वितरणको जिम्मा लिएको नीलगिरी उपभोक्ता सहकारी संस्था लिमिटेडसँग यस समितिका सदस्यहरूले छलफल गरी विद्युत वितरणलाई प्रभावकारी बनाउन ठोस पहल गर्ने ।
७. बेनी-जोमसोम- कोरला सडक तथा पुलहरूको निर्माणकार्य छिटो छरितो रूपमा सम्पन्न गराउनको लागि आवश्यक पहल कदमी लिन बेनी-जोमसोम- कोरला सडक परियोजना कार्यान्वयन कार्यालय, जोमसोमलाई लेखी पठाउने । यसै सम्बन्धमा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, मुस्ताङ जिल्लाबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय सांसदज्यूहरूको समेत ध्यानाकर्षण गराउने ।
८. मुस्ताङ जिल्लामा नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरूको सम्बन्धमा आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन चरणमा पुग्नु भन्दा अगावै सम्बन्धित स्थानीय तहहरूलाई अनिवार्य रूपमा जानकारी गराउन नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारका निकायहरूलाई लेखी पठाउने ।
९. भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरी बसेका नेपाली नागरिकहरूलाई भूमि व्यवस्थापन गर्न मुस्ताङ जिल्लामा गठन हुने जिल्लास्तरीय भूमिहिन तथा सुकुम्बासी समस्या समाधान समितिलाई प्रत्येक गाउँपालिकाहरूले यथार्थ तथ्याङ्क उपलब्ध गराउने र मुस्ताङ्गी जनताहरूको भूमि सम्बन्धी समस्यालाई समाधान गर्न उल्लेखनीय योगदान गर्ने ।

१०. नेपाल सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको लागि थप गरेको १ वर्षको म्याद भित्र सम्पूर्ण कानूनी प्रकृयाहरू पूरा गरी मुस्ताङ जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले गर्दै आएको संरक्षण कार्यको जिम्मेवारी स्थानीय तहहरूलाई हस्तान्तरण गर्नको लागि नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारका सम्बन्धित निकायहरूमा लेखी पठाउने ।
११. मुस्ताङ जिल्लाका सबै स्थानीय तहका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्याको आधारमा मात्र नेपाल सरकारले शिक्षक दरबन्दी मिलान गर्ने गरी ठूलो संख्यामा शिक्षक दरबन्दी कटौती गरी पठाएकाले यस जिल्लाको विशिष्ट भौगोलिक स्थिति समेतलाई ध्यानमा राखी आधारभूत तह (कक्षा १-५ मा) कम्तिमा १ कक्षा १ शिक्षक संख्या हुने गरी र आधारभूत तह (कक्षा ६-८) र माध्यमिक तहमा आवश्यक विषयगत शिक्षक दरबन्दी व्यवस्था गर्नको लागि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अन्य सम्बद्ध निकायहरूमा लेखी पठाउने ।
१२. यस जिल्लाको वारागुड मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको विश्व प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको संरक्षण र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिनको लागि नेपाल सरकारका सम्बन्धित निकायहरूमा लेखी पठाउने ।
१३. सबै स्थानीय तहहरूले सभा, समारोह, बैठक सञ्चालन गर्दा पूर्व निर्धारित समयमा नै प्रारम्भ गर्ने र अतिथि सत्कारमा प्रयोग हुने सामग्रीहरू परम्परागत संस्कृति झल्काउने खालको हुनुपर्ने ।
१४. आउँदो स्थानीय तह समन्वय परिषद्को बैठक मंसिर महिनामा वारागुड मुक्तिक्षेत्र गाउँपालिकामा गर्ने गरी तय गर्ने ।